

इन्द्रसरोवर गाँउपालिका
गाउँकार्यपालिकाको कार्यालय
महिला तथा बालबालिका शाखा

आ.ब. २०७७/०७८ को अर्धवार्षिक समीक्षा

प्रस्तुत कर्ता
कमला देवी शर्मा
महिला तथा बालबालिका शाखा प्रमुख

महिला तर्फः

महिला हिंसा न्युनिकरण सम्बन्धी तालिम / महिला सशक्तिकरणका लागि सिपमुलक तालिम र जिविकोपार्जनको लागि सहयोग

सञ्चालन भएको कार्यक्रमः

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको
अवसरमा महिला सहकारीहरुसँगको सहकार्यमा
प्रत्येक वडामा १ दिने अन्तरक्रिया कार्यक्रम

उद्देश्यहरूः

- ▶ लैङ्गिक हिंसा तथा कानुनी उपचारको बारेमा सचेतना जगाउने
- ▶ बालविवाह र यसका असरबारे जानकारी गराइ बालविवाह न्युनिकरणमा सहयोग पुर्याउने

समस्याः

- ▶ हिंसाका घटना बाहिर ल्याउन नसक्नु
- ▶ महिलाको आर्थिक स्रोतमा पहुँच नहुनु
- ▶ पुरुषहरुमा हिंसा सम्बन्धी कसुर र सजायको बारेमा ज्ञान नहुनु
- ▶ महिलाहरु पुरुषहरुको विरुद्धमा बोल्न नसक्नु

चुनौती:

- ▶ हिंसाका घटना बाहिर ल्याउनु
- ▶ महिलाको आर्थिक स्रोतमा पहुँच पुर्याउनु
- ▶ पुरुषहरुलाई महिला अधिकार र हिंसाको बारेमा सचेत गराई हिंसा विरुद्धको अभियानमा सहभागी गराउनु
- ▶ महिलाहरुलाई हिंसाको विरुद्धमा कानुनी उपचारको बाटोमा लगाउनु

सुझावहरूः

- ▶ हिंसा सम्बन्धी यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने
- ▶ यस्ता सचेतना मुलक कार्यक्रमहरूमा पुरुषहरूलाई पनि समावेश गर्न सकेमा प्रभावकारी हुने
- ▶ हिंसा पिडित महिलाहरूलाई व्यवसायिक सीप विकास तालिमका साथै व्यवसाय स्थापनाका लागि सहयोग गर्ने व्यवस्था गर्ने

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका केही झलकहरुः



स्थानीय तहको लैङ्गिक हिंसा निवारण कोषमा रकम:

- ▶ कोष स्थापनाको प्रस्ताव कार्यपालिकाबाट पारित भएको
- ▶ स्थानीय तहको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि विधायन समितिमा पेश भएको

बालमैत्री स्थानीय शासन प्रवर्धन अबलम्बन कार्यक्रम जनशक्ति परिचालन समेत:

- ▶ बालमैत्री सहजकर्ताको छनोट तथा नियुक्ति
भैसकेको
- ▶ प्रत्येक माध्यमिक विद्यालयमा बालक्लब गठन
कार्य सम्पन्न भएको

बालकलब गठनः

- ▶ श्री भैरव बाल क्लव, श्री भैरव आधारभूत विद्यालय
- ▶ श्री कालिका बाल क्लव, श्री कालिका मा.वि.
- ▶ श्री महाचुनी बाल क्लव, श्री महाचुनी मा.वि.
- ▶ श्री कालीदेवी बाल क्लव, श्री कालीदेवी मा.वि.
- ▶ श्री सरस्वती बाल क्लव, श्री सरस्वती बालबोधनी मा.वि.
- ▶ श्री पञ्चकन्या बाल क्लव, श्री पञ्चकन्या मा.वि.
- ▶ श्री वत्सलादेवी बाल क्लव, श्री वत्सलादेवी मा.वि.

वडा स्तरीय बालमैत्री स्थानीय शासन समिती गठनः

वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति
वडा नं. ४ मा गठन भएको ।

बालबालिका सम्बन्धी:

आमाबाबु विहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत सूचना प्रकाशन गरी आवेदन संकलन तथा नाम नामेशी र विवरण तयार गरी प्रदेश सामाजिक मन्त्रालयमा पठाइएको ।

अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत परिचय-पत्र एवम् सहयोगी उपकरण वितरण कार्यक्रमः

- ▶ अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र सिफारिस समेत कार्यका लागि स्थानीय समन्वय समिति गठन ।
- ▶ पाँचै वडामा परिचय-पत्र वितरण शिविर सञ्चालन गरी तथा समन्वय समितिको सिफारिसमा १११ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय-पत्र वितरण कार्य सम्पन्न ।

परिचय-पत्र वितरण कार्यक्रमका केही झलकहरूः



अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रमः

- ▶ पुनर्स्थापना सहयोग कार्यक्रम कार्यान्वयनका लागि सि.वि.आर. समन्वय समितिको गठन भैसकेको ।
- ▶ उक्त कार्यक्रम कार्यान्वयनका लागि सहायक सामग्री उपलब्ध गराउने निर्णय भएकोले आवश्यक सहायक सामग्री माग सङ्कलन सम्पन्न ।

न्यानो कपडा वितरण तथा खाजा कार्यक्रमका केही झलकहरूः



ज्येष्ठ नागरिक सम्बन्धी:

“सबैको ध्यान ज्येष्ठ नागरिकको सम्मान” अन्तर्गत ज्येष्ठ नागरिकहरूका लागि निशुल्क स्वास्थ्य परिक्षण, न्यानो कपडा वितरण तथा खाजा कार्यक्रम सम्पन्न भयो ।

- ▶ वडा नं. १ मा १६४ जनालाई
- ▶ वडा नं. २ मा १६० जनालाई
- ▶ वडा नं. ३ मा २४६ जनालाई
- ▶ वडा नं. ४ मा ९० जनालाई
- ▶ वडा नं. ५ मा १३० जनालाई

जसबाट जम्मा ७९० जना लाभान्वित हुनुभएको ।

ज्येष्ठ नागरिक परिचय-पत्र वितरणः

- ▶ वडा नं. १ र वडा नं. २ मा हाल सम्म वितरण नभएको
- ▶ वडा नं. ३ मा ४१ जनालाई
- ▶ वडा नं. ४ मा ७ जनालाई
- ▶ वडा नं. ५ मा ८६ जनालाई

जम्मा १३४ जनाले ज्येष्ठ नागरिक परिचय-पत्र प्राप्त गर्नुभएको।

केही प्रतिक्रिया ?

धन्यवाद !!